

सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को  
नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण

आ.व. २०७७/०७८ को माघ देखि चैत्र महिनासम्म सम्पादन गरिएको  
कार्यहरुको त्रैमासिक विवरण

## स्वतः प्रकाशन (Proactive Disclosures)



नेपाल सरकार  
गृह मन्त्रालय  
जिल्ला प्रशासन कार्यालय  
सुर्खेत

नेपालको संविधानको धारा २७ मा रहेको नागरिकको सूचनाको हकको भावना बमोजिम सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हकसम्बन्धी नियमावली, २०६४ मा प्रत्येक सार्वजनिक निकायले आफ्ना गतिविधिहरूको विवरण ३।३ महिनामा प्रकाशित गर्नु पर्ने कानूनी व्यवस्था छ । सोही बमोजिम यस कार्यालयबाट सम्पादन भएका २०७७ माघ देखि चैत्र महिनासम्म सम्मको त्रैमासिक विवरण प्रकाशन गरिएको छ ।

### (क) परिचय :

स्थानीय प्रशासन ऐन २०२२, मधेश गोश्वारा ऐन २०१२ काठमाण्डौ उपत्यकाञ्चल कमिश्नर मेजिष्ट्रेटको सवाल २००९, गौडा गोश्वारा सम्बन्धी प्रशासन (सामाजिक) ऐन २०१९, मधेश गोश्वारा ऐन २०१२ (पहाड तर्फ समेत) लागु गर्ने ऐन २०१४ खारेज गरी स्थानीय प्रशासन ऐन २०२८ जारी भएको हो । स्थानीय प्रशासन सम्बन्धी कानूनलाई विकेन्द्रीत प्रशासन व्यवस्था अनुरूप संशोधन र एकीकरण गर्न तथा शान्ति र व्यवस्था कायम राख्न ऐनद्वारा प्रमुख जिल्ला अधिकारीको कार्यालय रहने व्यवस्था भएको हो । कार्यालयको नाम प्रमुख जिल्ला अधिकारीको कार्यालय, जिल्ला कार्यालय हुँदै जिल्ला प्रशासन कार्यालयमा रूपान्तरण भएको छ ।

### (ख) कार्यालयको स्वरूप र प्रकृति :-

स्थानीय प्रशासन ऐन २०२८ अनुसार प्रत्येक जिल्लामा जिल्ला प्रशासन कार्यालय रहने व्यवस्था बमोजिम जिल्ला प्रशासन कार्यालयको स्थापना भएको हो । उक्त ऐनले गरेको व्यवस्था अनुसार नेपाल सरकारको जिल्ला स्थित प्रतिनिधीको रूपमा रहने प्रमुख जिल्ला अधिकारीले यस कार्यालयको प्रमुख प्रशासकीय अधिकारीका रूपमा भूमिका निर्वाह गरेको हुन्छ । जिल्लाको प्रमुख प्रशासकिय निकाय हुनुका साथै कानून बमोजिम विभिन्न मुद्दाहरूको शुरु कारवाही र किनारा लगाउने यो एक अर्धन्यायिक निकाय पनि हो ।

### (ग) काम, कर्तव्य र अधिकार

जिल्ला प्रशासन कार्यालयको काम, कर्तव्य र अधिकार :

१. आन्तरिक सुरक्षासम्बन्धी नीति, योजना तथा स्थानीय स्तरमा कार्यक्रमको कार्यान्वयन;
२. जिल्लामा शान्ति व्यवस्था र सुरक्षा कायम राख्ने;
३. हातहतियार र खरखजानाको इजाजत सम्बन्धी सिफारिस र नियन्त्रण;
४. विस्फोटक पदार्थ सिफारिस र नियमन;
५. विदेशी नागरिकको जिल्लामा उपस्थिति र गतिविधिको नियमन;
६. सवारी साधन सञ्चालन सम्बन्धी कानूनको कार्यान्वयन;
७. गैरसरकारी, सङ्घ, संस्था दर्ता, नवीकरण र नियमन;
८. स्थानीय प्रशासनको सञ्चालन;
९. नागरिकता वितरण;
१०. बाल कल्याण तथा बाल अधिकारको संरक्षण;
११. कार्यालय निरीक्षण तथा अनुगमन;
१२. कल्याण धन र बेवारिसी धनको व्यवस्थापन;
१३. चिट्ठा, जुवा आदिको नियन्त्रण;
१४. सार्वजनिक स्थानमा अवाञ्छनीय व्यवहारको रोकथाम, मादक पदार्थ, सार्वजनिक अपराध आदिको नियन्त्रण;
१५. विपद् व्यवस्थापन;
१६. जिल्ला स्तरमा सार्वजनिक उत्सव;

१७. मुआब्जा निर्धारण तथा वितरण;
१८. पुरस्कार तथा सजाय सम्बन्धी कारवाही र सिफारिस;
१९. जिल्ला भित्र रहेको नेपाल सरकारको सबै सम्पत्तिको रेखदेख, सम्भार तथा मर्मत गर्ने गराउने;
२०. राहदानी वितरण;
२१. लागू औषध नियन्त्रण र प्रशासन;
२२. जिल्ला स्थित कारागारको व्यवस्थापन;
२३. जिल्ला भित्र बजार अनुगमन, नियमन तथा नियन्त्रण;
२४. द्वन्द्व प्रभावितको पहिचान तथा राहत वितरण;
२५. नाता प्रमाणित;
२६. निर्वाचन सम्बन्धी गृह मन्त्रालय र निर्वाचन आयोगको आदेश निर्देशन कार्यान्वयन;
२७. जिल्ला स्तरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको परिचालन र प्रयोग;
२८. राष्ट्रिय अनुसन्धानसँगको समन्वय सूचना सङ्कलन र विश्लेषण;
२९. जिल्लामा सञ्चालित विकास निर्माण कार्यमा सहयोग;
३०. कानून बमोजिम तोकिए अनुसार विभिन्न मुद्दाको सुरु कारवाही र किनारा गर्ने ।
३१. सरकारी वा सार्वजनिक जग्गामा घर बनाएमा रोक्का गर्ने र भत्काउने ।
३२. जिल्ला भित्रको सार्वजनिक पार्टी, पौवा, धारा, कुवा, सत्तल, मन्दिर, धर्मशाला आदिको लगत राख्ने ।
३३. पुरातात्विक/सार्वजनिक सम्पत्तिको अभिलेख राख्ने, संरक्षण गर्ने ।
३४. राष्ट्रिय परिचय पत्रको विवरण दर्ता कार्य गर्ने,
३५. अन्य तोकिएका कार्यहरु ।

**(घ) कर्मचारी दरवन्दी तेरिज :**

सि.न.	कर्मचारीको पद	श्रेणी	सेवा	समूह	पद सख्या	पद पुर्ति भएको सख्या	कैफियत
१.	प्र.जि.अ.	रा.प.प्रथम श्रेणी	प्रशासन	सामान्य प्रशासन	१	१	
२.	स.प्र.जि.अ.	रा.प.द्वितीय श्रेणी	प्रशासन	सामान्य प्रशासन	१	१	
३.	प्रशासकीय अधिकृत	रा.प.तृतीय श्रेणी	प्रशासन	सामान्य प्रशासन	३	३	
४.	ना.सु.	रा.प.अन. प्रथम श्रेणी	प्रशासन	सामान्य प्रशासन	१०	१०	
५.	क.अ.	रा.प.अन. प्रथम श्रेणी	विविध	विविध	३	२	१ जना स.क.अ. फाजिलमा रहेको साथै १ जना रिक्त क.अ. लोक सेवा आयोगमा माग गरिएको ।
६.	लेखापाल	रा.प.अन. प्रथम श्रेणी	प्रशासन	लेखा	१	१	
७.	खरिदार	रा.प.अन. द्वितीय श्रेणी	प्रशासन	सामान्य प्रशासन	५	५	
८.	का.स.	श्रेणी विहिन			८	८	
९.	ह.स.चा	श्रेणी विहिन	करार सेवा		२	२	

(ड) कर्मचारी विवरण (फॉट अनुसार)

क्र.सं.	कर्मचारीको नाम, थर	दर्जा	मोवाईल नम्बर	सम्बन्धित फॉट
१	श्री छविलाल रिजाल	प्रमुख जिल्ला अधिकारी	९८५८००७७७७	
२	श्री रोम बहादुर महत	सहायक प्रमुख जिल्ला अधिकारी	९८५८०७७७९७	
३	श्री पदमलाल लामिछाने	प्रशासकीय अधिकृत	९८४८०२७४०३	
४	श्री श्रीसम्शेर राना मगर	प्रशासकीय अधिकृत	९८४८०४०७००	
५	श्री राम बहादुर बुढा	प्रशासकीय अधिकृत	९८४८०५०७८६	
७	श्री देव प्रसाद उपाध्याय	लेखापाल	९८६८२९०१७७	लेखा फॉट
८	श्री नवराज बम	नायव सुब्बा	९८४८३०२५५३	नागरिकता फॉट
९	श्री यामबहादुर अधिकारी	नायव सुब्बा	९८४८०४०९५७	प्रशासन फॉट/जिन्सी
१०	श्री राम बहादुर चौधरी	नायव सुब्बा	९८४८१०७२०१	मुद्दा फॉट
११	श्री दुर्गा प्रसाद आचार्य	नायव सुब्बा	९८६६८९५८८८	प्रशासन फॉट
१२	श्री सीता कंडेल	नायव सुब्बा	९८४८२३३६२८	राहदानी फॉट
१३	श्री दुर्गा खनाल	नायव सुब्बा	९८४८२८२८४५	राहदानी फॉट
१४	श्री दिपक प्रसाद शर्मा	नायव सुब्बा	९८४८१६९०३९	नागरिकता फॉट
१५	श्री डिनायट घर्ती	नायव सुब्बा	९८५८०७६७५५	नागरिकता फॉट
१६	श्री शेर बहादुर तिरुवा	नायव सुब्बा	९८१८०९३१४०	संघ संस्था फॉट
१७	श्री सुरज श्रेष्ठ	कम्प्यूटर अपरेटर	९८४८०४०१४३	कम्प्यूटर फॉट
१८	श्री निर्मला कुमारी वम	कम्प्यूटर अपरेटर	९८६७३१६५८३	नागरिकता फॉट
१९	श्री विदुर कटुवाल	कम्प्यूटर अपरेटर (करार)	९८४८०३७९३०	राष्ट्रिय परिचय पत्र फॉट
२०	श्री लोक विजय पोख्रेल	कम्प्यूटर अपरेटर (करार)	९८४१४४५०७९	राष्ट्रिय परिचय पत्र फॉट
२२	श्री खिमा पौडेल	खरिदार	९८४८२९२५५०	दर्ता, चलानी फॉट
२३	श्री सरस्वती कुमारी रेग्मी	खरिदार	९८४८००७७९२	नागरिकता फॉट
२४	श्री देव बहादुर ठाडा	खरिदार	९८४८११७८७३	राहदानी फॉट
२६	श्री धर्मराज बुढा	खरिदार	९८६३१६२२१५	मुद्दा फॉट
२७	श्री भगिराम शर्मा	खरिदार	९८५८०६०९४४	नागरिकता फॉट
२८	श्री ईश्वर रेग्मी	सहायक कम्प्यूटर अपरेटर	९८५८०५१५६५	मुद्दा फॉट
३०	श्री कुलदेव गिरी	कार्यालय सहयोगी	९८४८०४९०६०	नागरिकता फॉट
३१	श्री धनबहादुर डि.सी.	हल्का सवारी चालक (करार)	९८४८०६५७२८	
३२	श्री लिलाराम पौडेल	कार्यालय सहयोगी (करार)	९८४८१०५९१२	
३३	श्री नरबहादुर भण्डारी	कार्यालय सहयोगी (करार)	९८६८१०९५४६	
३४	श्री अञ्जली गौतम	कार्यालय सहयोगी (करार)	९८४७१८६६७३	
३५	श्री खगेन्द्रनाथ योगी	कार्यालय सहयोगी (करार)	९८४८१९०७८५	
३६	श्री कर्मा कुमारी सिंह	कार्यालय सहयोगी (करार)	९८६८०२७८३१	

## (च) मुख्य कार्यहरु/शाखा विभाजन

जिल्ला प्रशासन कार्यालयका शाखा एवम् मुख्य कार्य विभाजन :

### १. स्थानीय प्रशासन तथा शान्ति सुरक्षा शाखा :

- क. नाबालक परिचय पत्र वितरण
- ख. भारतीय पेन्सनर तथा अन्य पेन्सनरको सिफारिस
- ग. सवारी साधन अनुमति
- घ. कार्यालय प्रमुखहरुको विदा र काज सम्बन्धि
- ङ. प्रतिनिधि खटाउने
- च. कर्मचारीहरुको अभिलेख
- छ. सर्वदलिय तथा कार्यालय प्रमुखहरुको बैठक
- ज. कर्मचारी प्रशासन सम्बन्धी कार्य
- झ. सुचना टाँस तथा जिल्ला स्थित विविध लेखापढी
- ञ. विभागिय परिपत्रहरुको जिल्लाका अन्य कार्यालयहरुमा परिपत्र गर्ने
- ट. कालो बजारी नियन्त्रण तथा बजार अनुगमन
- ठ. विशिष्ट व्यक्तिहरुको जिल्ला भ्रमणमा शान्ति सुरक्षा व्यवस्था मिलाउने कार्य
- ड. विशिष्ट व्यक्तिहरुको लागि सवारी साधनको व्यवस्था
- ढ. शान्ति सुरक्षा सम्बन्धि सम्पूर्ण कार्यहरु
- ण. हातहतियार दर्ता तथा नविकरण र नामसारी सम्बन्धि कार्यहरु

### २. मुद्दा शाखा

- क. ठाडो उजुरी तथा मुद्दा मामिला सम्बन्धि सम्पूर्ण कार्यहरु

### ३. नागरिकता शाखा

- क. नागरिकता सम्बन्धि सम्पूर्ण कार्यहरु गर्ने
- ख. यस अन्तर्गतका नयाँ ना.प्र.प. जारी गरिने सेवा क्षेत्रका गा.पा./न.पा.हरु: सिम्ता, गुर्भाकोट, लेकवेशी, भेरीगंगा, वीरेन्द्रनगर, बराहताल, चिङ्गाड साथै पञ्चपुरी न.पा. र चौकुने गा.पा. हरुका सेवाग्राहीहरुलाई इलाका प्रशासन कार्यालयबाट सेवा दिइएको छ।
- ग. नागरिकता प्रतिलिपि, अभिलेख सम्बन्धि र सामान्य विवरण सच्याउने लगायत MRP राहदानीको सिफारिसका लागि अभिलेख भिडाउने, अभिलेख राख्ने कार्यहरु लगायत सम्बन्धित सम्पूर्ण कार्यहरु।

### ४. लेखा शाखा

- क. आर्थिक कारोबार सम्बन्धि सम्पूर्ण कार्यहरु
- ख. आन्तरिक द्वन्द पिडितलाई राहत वितरण सम्बन्धि सम्पूर्ण कार्यहरु
- ग. अनुदान वितरण सम्बन्धि कार्यहरु
- घ. तेस्रो पक्ष विमा वापत क्षतिपूर्ती रकम वितरण

## ५. संघसंस्था शाखा

- क. संस्था दर्ता र नवीकरण सम्बन्धी
- ख. पत्रपत्रिका दर्ता र नवीकरण सम्बन्धी

## ६. राहदानी शाखा

- क. साधारण राहदानीको सिफारिस एवं प्राप्त राहदानीहरू वितरण
- ख. द्रुत राहदानी सिफारिस

### (छ) सेवा प्राप्त गर्न लाग्ने दस्तुर

यस कार्यालयबाट प्रदान गरिने सेवाहरूका लागि (राहदानी र कानूनले निश्चित दस्तुर लाग्ने भनी तोकेको वाहेक) रु. १०/-को टिकट मात्र लाग्नेछ।

१. नयाँ नागरिकताको अनुसूची फाराममा रु. १०१- र प्रतिलिपि नागरिकताको लागि रु. १३१- को हुलाक टिकट।
२. सामान्य राहदानीको लागि रु. ५,०००।-
३. हराएको/केरमेट गरी विगारिएको/विदेशमा गइ एकपानाको ट्राभल्स डकुमेन्टबाट स्वदेश फिर्ता आएको/अन्य कुनै तरिकाबाट राहदानी विगानेहरूका लागि रु. १०,०००।-
४. मुद्दामामिलाको कागजात प्रमाणित गर्न मुलुकी ऐन कागज जाँचको १७ नं. अनुसार लाग्ने टिकट दस्तुर।
५. संस्था दर्ताको (नयाँ) लागि रु. १,०००।-
६. संस्था नवीकरणको लागि आर्थिक वर्ष समाप्त भएको मितिले ९० दिनभित्र अएमा रु. ५००।- र सो म्याद भुक्तान भएपछि नियमानुसार थप शुल्क समेत लाग्नेछ।

### (ज) सेवा प्राप्त हुने अवधि

- नेपाली नागरिकताको प्रमाणपत्र, संघसंस्था नवीकरण, हातहतियार नवीकरण, राहदानी सिफारिस, राष्ट्रिय परिचय पत्र दर्ता लगायतका कामहरू निर्दिष्ट कागजातहरू पूरा भएको खण्डमा सोही दिन सेवा प्रदान गरिनेछ।
- साधारण नेपाली राहदानी प्राप्त गर्न राहदानी ऐन तथा नियमावली बमोजिम तोकिएको दस्तुर सहित निवेदन पेश भएको अवस्थामा साधारणतया ३५ दिनमा प्राप्त गर्न सकिनेछ।
- संस्था दर्ता, नवीकरण, हातहतियार दर्ताका लागि आवश्यक प्रमाण कागजात पूरा भएको अवस्थामा सोही दिन र अन्य निवेदन तथा सिफारिसहरू सोही दिन सेवा प्राप्त गर्न सकिनेछ।
- सार्वजनिक अपराध तथा हातहतियार सम्बन्धि मुद्दा अङ्ग पुरा भए पछि।

### (झ) त्रैमासिक कार्य सम्पादन विवरण (माघ देखि चैत्रसम्म)

सि.नं.	कामको विवरण	इकाई	जम्मा	कैफियत
१	नेपाली नागरिकता प्रमाणपत्र			
१.१	नागरिकता वितरण (नयाँ)	वटा	३४९४	
१.२	वैवाहिक अंगीकृत नागरिकता (नयाँ)	वटा	२	
१.३	नागरिकता प्रतिलिपि	वटा	९७६२	

१.४	पुरानो नागरिकता कम्प्युटर प्रविष्टी	वटा	२६३	
२	राहदानी सिफारिस जम्मा संख्या	वटा		
२.१	(क) जिल्लाबाट सिफारिस	वटा	५८३	
२.२	(ख) द्रुत सेवा सिफारिस	वटा	३७५	
३	अन्य विभिन्न सिफारिस	वटा	१५४०	
४	मुद्दा तथा अन्य उजुरी			
४.१	मुद्दा दर्ता	वटा	२६	
४.२	मुद्दा फछ्यौट	वटा	५५	
४.३	ठाडो उजुरी दर्ता	वटा	२	
४.४	ठाडो उजुरी फछ्यौट	वटा	२	
५	विवाह दर्ता	वटा		
६	न.पा./गा.पा.हरुको अनुगमन	पटक	८	
७	कार्यालय अनुगमन	पटक	४	
८	बजार अनुगमन	पटक	३	
९	संघसंस्था			
९.१	संघसंस्था दर्ता	वटा	२५	
९.२	संघसंस्था नविकरण	वटा	३५	
१०	कारागारमा बन्दीको संख्या	जना	३१०	
११	वैदेशिक रोजगार क्षतीपूर्ती	रकम	०	
१२	दैवी प्रकोप राहत	रकम	५७२५००	
१३	सवारी दुर्घटनाबाट पिडितलाई राहत रकम (विमा)	रकम	०	
१४	मृतकका हकदारलाई राहत	रकम	०	
१५	वेपत्ताका हकदारलाई राहत	रकम	०	
१६	टुहुरालाई राहत	रकम	६००००	
१७	अपाङ्गलाई राहत	रकम	७९३६००	
१८	राजश्व संकलन	रकम	३३१३७५०	
१९	जिल्ला विपद व्यवस्थापन समितिको बैठक/DCCMC बैठक	पटक	५	
२०	नाबालक परिचय पत्र	वटा	१०	
२१	हातहतियार नवीकरण	वटा	३	
२२	राष्ट्रिय परिचयपत्रको विवरण दर्ता	वटा	१३१३	

#### अन्य कार्यहरु :

- ✓ श्रीमान् गृहसचिवज्यूबाट जिल्ला प्रशासन कार्यालय सुर्खेतको गैरआवासीय भवनको सिलन्यास एवं जिल्ला आपतकालिन कार्य संचालन केन्द्रको भवन समुद्घाटन कार्य सम्पन्न ।
- ✓ ट्राफिक व्यवस्थापन तथा शहरी सौन्दर्यीकरण अल्पकालीन कार्ययोजना, २०७७ तयार गरी कार्यान्वयनमा रहेको ।

## (ज) राजश्व सम्बन्धी विवरण

सि.नं.	विवरण	रकम	कैफियत
१	कम्पनी रजिष्ट्रेशन दस्तुर	१०२६५०।००	
२	हातहतियार ईजाजत दस्तुर	४३५०।००	
३	सरकारी सम्पत्तिको विक्री	०।००	
४	अन्य विक्री	०।००	
५	परीक्षा दस्तुर	२०४००।००	
६	प्रशासनिक दण्ड, जरिवाना र जफत	१२१९००।००	
७	न्यायिक दण्ड, जरिवाना र जफत	६७००।००	
८	राहदानी दस्तुर	३०५७५००।००	
९	बेरुजु दाखिता	०।००	
१०	अन्य प्रशासनिक सेवा शुल्क	२५०।००	
जम्मा			

## (ट) खर्च सम्बन्धी विवरण

सि.नं.	विवरण	वार्षिक बजेट रु.	त्रैमासिक खर्च रु.	खर्च प्रयोजन
१	चालु खाता	२१३१५०००।००	५७२८५३७।८६	तलव भत्ता, प्रशासनिक खर्च, टुहुरा तथा घाइते अपाङ्ग राहत
२	पुंजीगत खाता	३५९०००००।००	२१०१२८६६।००	कार्यालय फर्निचर, मेशिनरी, पुंजीगत सुधार खर्च, गैहसरकारी भवन
३	कार्यसंचालन कोष	५७५६४७९१।६६	५७२५००।००	दैवी प्रकोप, विमा, क्षतिपूर्ति, अन्य

## (ठ) सम्पर्क

कार्यालयको वेबसाइट : [daosurkhet.moha.gov.np](http://daosurkhet.moha.gov.np)

ईमेल : [sukhetdao@gmail.com](mailto:sukhetdao@gmail.com)

फेसबुक पेज : <https://www.facebook.com/surkhetdao>

ट्विटर : <https://twitter.com/daosurkhet>

फोन : ०८३-५२०१२१, ०८३-५२०१२२, ०८३-५२३१२१, ०८३-५२०१२३

फ्याक्स : ०८३-५२०३११

टोल फ्रि नं. : १६६०८३५२०१०

प्रमुख जिल्ला अधिकारी : श्री छविलाल रिजाल

सम्पर्क नं. : ९८५८००७७७७

सूचना अधिकारी : श्री श्रीसम्सेर रानामगर

सम्पर्क नं. : ९८५८०२३८५५